

श्री ५ को सरकार
कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको
सल्लाह र सम्बतिले बनाइबक्सेको तल लेखिएबमोजिसको ऐन सर्वसाधारणको
जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४२ सालको ऐन नं. १५

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि
विविध विश्वावली विराजमान मानोन्नत महेन्द्रमाला परम
नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी
त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद
परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय
सुविख्यात विश्वितपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम्
सदा समरविजयिनाम् ।

भन्सार ऐन, २०१६ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना : भन्सार ऐन, २०१६ लाई संशोधन गर्न बाझ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको
सल्लाह र सम्बतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “भन्सार (पाँचौं संशोधन) ऐन,
२०४२” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. भन्सार ऐन, २०१६ को दफा ११ मा संशोधन : भन्सार ऐन, २०१६ (यसपछि
“मूल ऐन” भनिएको) को दफा ११ को उपदफा (४) मा रहेको “ए.आर.वन.”
भन्ने शब्दहरूको सटा “डी.आर.पी.” भन्ने शब्दहरू राखिएका छन् ।

(७)

३. मूल ऐनको दफा १३ मा संशोधनः मूल ऐनको दफा १३ को उपदफा (४) मा रहेको "भन्सार अधिकृतले" भन्ने शब्दहरूपछि "एक लाख" भन्ने शब्दहरू थपिएका छन् ।

४. मूल ऐनमा दफा १६क. थपः मूल ऐनको दफा १६ पछि देहायको दफा १६क. थपिएको छ :-

"१६क. कारबाही गर्ने अधिकारः भन्सार क्षेत्रबाहेक अन्यत्र भन्सार महसूल छली माल वा वस्तु ल्याउन लागेको बखत पक्काउ गरी यस ऐनअनुसार कारबाही गर्ने अधिकार भन्सारको मुख्य अधिकारी वा निजले खटाएको अधिकारीलाई हुनेछ ।"

५. मूल ऐनको दफा २२ मा संशोधनः मूल ऐनको दफा २२ को उपदफा (३) पछि देहायको उपदफा (४) थपिएको छ :-

"(४) उपदफा (३) बमोजिम श्री ५ को सरकारको हुन आएको सुन, चाँदी र जवाहिरातको मूल्य कायम गर्दा नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकको प्रतिनिधिसमेत रहेको श्री ५ को सरकारले तोकेको समितिले चलन-चल्तीको आधारमा कायम गरेको मूल्य नै त्यस्तो वस्तुको मूल्य मानिनेछ ।"

६. मूल ऐनको दफा २२क. मा संशोधनः मूल ऐनको दफा २२क. को सहा देहायको दफा २२क. राखिएको छ :-

"२२क. चोरी निकासी वा पैठारी गरेको पक्काउ गर्ने वा सुराक दिने व्यक्तिलाई कमिशन दिने : (१) भन्सार महसूल लाग्ने माल वा वस्तु भन्सार नतिरी चोरी निकासी वा पैठारी गर्न लागेमा वा गरेमा पक्काउ गर्ने वा त्यसरी चोरी निकासी वा पैठारी गर्न लागेको सुराक दिने पञ्चायत, कर्मचारी वा व्यक्तिलाई सो माल वा वस्तु चोरी निकासी वा पैठारी गरेको वा गर्न लागेको प्रमाणित हुन आएमा देहायबमोजिम कमिशन दिइनेछ :-

(क) चोरी निकासी वा पैठारी गर्न लागेको सुराक दिनेलाई बिगोको पच्चीस प्रतिशत,

(ख) चोरी निकासी वा पैठारी गर्न लागेको माल वा वस्तु मानिस-सहित पक्की पेश गरेकोमा बिगोको पचास प्रतिशत,

(ग) चोरी निकासी वा पैठारी गर्न लागेको माल वा वस्तुमात्र पक्की पेश गरेकोमा बिगोको दश प्रतिशत,

(घ) चोरी निकासी वा पैठारी गर्न लागेको कुराको सुराक दिने व्यक्ति र चोरी निकासी गर्न लागेको माल वा वस्तु मानिस-

(द)

सहित पक्की पेश गर्ने व्यक्ति एउटै भएमा निजलाई बिगोको पच्चास प्रतिशत र भिन्नाभिन्न व्यक्ति भएमा सुराक दिने व्यक्ति-लाई पच्चीस प्रतिशत र मानिससहित पक्काउ गर्ने व्यक्तिलाई बिगोको पच्चीस प्रतिशत,

(ङ) खण्ड (ग) बाहेक उपरोक्त खण्डहरू बमोजिम पक्काउ भएको माल वा वस्तु, सुन, चाँदी वा जवाहिरात भएमा बिगोको बीस प्रतिशत ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सारमा खटिएका, विशेष प्रहरी, राजस्व अनुसन्धान, नेपाल जनसम्पर्क कार्यालय, प्रहरी तथा भन्सार लगायतका कर्मचारीको सक्रियताबाट चोरी निकासी वा पैठारी भएको माल वा वस्तु पक्काउ भएमा कर्मचारीहरूलाई उपदफा (१) बमोजिम कमिशन दिवा कुल कमिशनबापत बिगोको बाहु प्रतिशतमा नबढ्ने गरी प्रत्येक कर्मचारी-लाई बढीमा बाहु हजार रुपैयाँसम्म मात्र कमिशन दिइनेछ ।

(३) उपदफा (१) र (२) बमोजिम कमिशन दिवा सम्बन्धित भन्सार अड्डाले त्यस्तो चोरी निकासी वा पैठारी भएको माल वा वस्तु लिलाम वा बिक्री गरी प्राप्त हुन आएको रकमबाट दिनेछ ।"

७. मूल ऐनको दफा ३४ मा संशोधन : मूल ऐनको दफा ३४ को,-

(१) उपदफा (१) को खण्ड (ख) मा रहेको "भन्सार भहसूल लाग्ने रहेछ भने सो पनि" भन्ने शब्दहरू ज्ञिकिएका छन् ।

(२) उपदफा (१) पछि देहायको उपदफा (१ क) थपिएको छ :-

"(१ क) दफा ३ अन्तर्गत तोकिदिएको भन्सारको बाटो गरी सवारी-बाट आवतजावत गर्ने कुनै व्यक्तिले भन्सार कर्मचारीको आदेश नदानी हुलहुज्जत गरी त्यस्तो सवारी नजँचाई भगाउने प्रयत्न गरेमा वा भगाएमा त्यस्तो सवारीको पाँग्रामा भन्सार अधिकृतको आदेशले भन्सार-गार्डले गोली हान्न सक्नेछ ।"

(३) उपदफा (३) मा रहेको "वा मोल" भन्ने शब्दहरू ज्ञिकिएका छन् ।

८. मूल ऐनमा दफा ४४क. थप : मूल ऐनको दफा ४४ पछि देहायको दफा ४४क.

थपिएको छ :-

"४४क. तोक्ने अधिकार : निकासी हुने वा पैठारी भएको कुनै माल वस्तुको मूल्य कायम गर्न भन्सार-दरबन्दीको संकेत नम्बरमा द्विविधा परेमा भन्सारको मुख्य अधिकारीले तोकिदिएबमोजिम हुनेछ ।"

लालमोहर सदर मिति :- २०४२।६।६।४

आज्ञाले,
ईश्वरबहादुर थेष्ठ

(६) श्री ५ को सरकारको का.मू. सचिव

श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमाडौंमा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

— କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

— 8 GROUP E USES ONE SITE (8) USES (5)

ପାତ୍ର କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

• FIGURE 10. THE "PINK" PHENOMENON (%) REPORT (%)

• **THE GREAT AND THE SMALL.** — As: **THE GREAT AND THE SMALL.** — As:

16 विद्युत विभाग की सेवा के लिए बहुत धन्यवाद।

THE BOSTON HERALD AND COURIER, BOSTON, MASS., SATURDAY, NOVEMBER 12, 1859.

आधिकारिकता सुदूर विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।